

माटोको उर्वराशक्ति व्यवस्थापन

दिपेन्द्र पोखरेल

बाली विकास तालिम अधिकृत

माटोको उर्वराशक्ति भनेको बिरुवाको बृद्धि विकाशको लागि आवस्यक खाद्यतत्वहरु उपलब्ध गराउन सक्ने माटोको क्षमता हो । माटोको उर्वराशक्ति माटोमा भएका विभिन्न तत्वहरुको मात्रामा मात्र भर पर्दैन । माटोमा यी तत्वहरु पर्याप्त मात्रामा हुंदाहुंदै पनि बिरुवाले लिन नसक्ने अवस्थामा हुन सक्दछन् । त्यसैले माटोको उर्वराशक्ति व्यवस्थापनमा माटोका भौतीक, रासायनिक र जैवीक गुणहरुमा सुधार ल्याइ यी तत्वहरु सहज रूपमा बिरुवाले लिन सक्ने अवस्थामा पुऱ्याइन्छ । यसरी माटोको विभिन्न गुणहरुमा सुधार ल्याउने तरीकाहरु तल विस्तृत रूपमा वर्णन गरिएको छ ।

१) प्रांगारिक पदार्थ व्यवस्थापन :

प्रांगारिक पदार्थ माटोको एक अभिन्न अंग हो । जसको कमीमा माटोको भौतीक अवस्था बिग्रने, जीवाणुहरुको क्रियाकलाप घट्ने र माटोको खाद्यतत्व संचय गर्ने क्षमता पनि कम हुन्छ । त्यसैले माटोलाई उर्वर बनाउन माटोमा प्रांगारिक पदार्थको कमीमा पनि १ प्रतीशत भन्दा कम हुन दिनु हुन्न । तर बढ्दो बाली सघनता, कम प्रांगारिक पदार्थको प्रयोगले गर्दा नेपालको कृषि योग्य जमीनमा यसको मात्रा क्रमशः घट्दै गइराखेको छ । माटोमा यसको मात्रा बढाउन निम्न कुराहरुमा ध्यान दिनु जरुरी छ ।

- ◆ बाली जमीनबाटै नकाटी कमसेकम केहि बालीका अवसेष भए पनि खेतमै छाड्ने ।
- ◆ पराल, छवाली वा पातपतिङ्गरलाई कहिले पनि नजलाउने ।
- ◆ कम खनजोतका प्रविधिहरु अबलम्बन गर्ने ।
- ◆ हरियोमलको व्यापक रूपमा प्रयोग गर्ने ।
- ◆ कम्पोष्ट वा गोठेमलले पनि प्रांगारिक पदार्थको मात्रा बढाउने भएकोले यसको प्रयोग बढाउने ।
- ◆ गुँड्ठा बाल्ने प्रथा कम गर्न गोबरग्रास प्रविधिलाई बढावा दिने ।

२) भु-क्षय नियन्त्रण :

नेपालको भौगोलीक बनोट र यहांको मौसमी अवस्थाले भुक्षयलाई निकै बढावा दिइरहेका छन् । एक इन्च मात्र माटो बन्न हजारौ वर्ष लाग्ने र कैयौँ इन्च माटो क्षणभरमा नै बगेर जान सक्ने भएकोले माटोको उर्वराशक्ति कायम राख्न चर्को हावा र बर्षातका बिरुद्ध माटोलाई सुरक्षित राख्नु अत्यन्त जरुरी छ । यो नेपालको कृषि विकाशको लागि ठुलो चुनौती पनि हो । यसको नियन्त्रणको निम्न निम्न कुराहरुमा ध्यान दिनु जरुरी छ ।

- धेरै भिरालो जग्गामा खाद्यान्न खेती नगरी फलफुल खेती वा कृषि बन प्रणाली अपनाउने ।
- भिरालो जग्गामा खेती गर्दा कान्त्लाको विकाश गर्ने ।
- भुक्षय सम्बेदनसिल क्षेत्रमा माटोलाई कहिले पनि खाली नराख्ने अर्थात फारपात नहटाउने ।
- भिरालो जग्गामा ठाडो जोताई नगरी तर्सो जोताई गर्ने ।
- गल्लीहरुमा Check dam लगाउने ।
- नदी कटानलाई Gabion wall लगाएर नियन्त्रण गर्ने र नदी किनारमा बिरुवाहरु जस्तै बांस, वैशका आदिका बोट रोप्ने ।

३) माटोको पी.एच. व्यवस्थापन :

विरुवालाई बृद्धि विकाशका लागि मुख्यतया १६ वटा खाद्यतत्वहरुको आवस्यक पर्दछ । यी तत्वहरुमध्ये कार्बन, हाइड्रोजेन र अक्सिजन विरुवाले हावा र पानीबाट प्राप्त गर्दछन् । अरु वाकी तत्वहरु माटोबाट सोसेर लिन्छ । माटो तटस्थ भएमा यी सम्पुर्ण १३ वटै तत्वहरु माटोमा सन्तुलित अवस्थामा पाइन्छन् । तर माटो अम्लिय भएमा विभिन्न तत्वहरु जस्तै फलाम, जिङ्ग, कपर, म्यागनेसियम, एलमुनियम आदि घुलनसिल मई अधिक मात्रामा उपलब्ध भइदिन्छन् भने उता मोलिब्डेनम, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस जस्ता तत्वहरु अघुलनसिल भई कम मात्रामा उपलब्ध हुन्छ । माटो क्षारिय हुदा ठीक उल्टो अवस्थामा अर्थात अम्लिय माटोमा उपलब्ध बढी उपलब्ध हुने तत्वहरु क्षारियमा कम उपलब्ध हुन्छन् । यर प्रकारले माटो क्षारिय वा अम्लिय हुदा विरुवालाई कुनै तत्वको प्राप्तता बढने त कुनै घटने हुन्छ र माटोमा खाद्यतत्वको असन्तुलन कायम हुन्छ । त्यसैले माटोको पी.एच. लाई ठिक्क अवस्थामा ल्याउनु पर्दछ ।

माटोको अम्लियपनलाई ठिक गर्न कृषि चूनहरु (क्याल्सियम अक्साइड, क्याल्सियम हाइड्रोअक्साइड, क्याल्सियम कार्बोनेट) प्रयोग गर्नु पर्छ । यी सूधारक चूनहरु किन्दा सस्तो, माटोको संरचना राम्रो बनाउने र माटोमा क्याल्सीयम तत्व दिई माटोको उर्वरा शक्ति बढाउने हुदा राम्रो मानिन्छ । हावाबाट नाइट्रोजेन लिने शूक्ष्म जिवाणुको क्रियाकलाप बढाउछ, माटोलाई फूकाइदिन्छ । माटोमा अप्राप्य अवस्थामा रहेका खाद्य तत्वलाई बोट विरुवाले पाउन सक्ने बनाइदिन्छ ।

माटोको क्षारयपनलाई व्यवस्थापन गर्न माटोको अवस्था हेरीकन क्षारीय लवण नभएको पानीले सिंचाई गर्ने र निकास गर्ने वा जिप्सम प्रयोग गर्न सकिन्छ । जुन माटोको अम्लियपन तथा क्षारीयपन भन्ने शिर्षकमा विस्तृत रूपमा बताईएको छ ।

४) जैवीक मलको प्रयोगलाई बढावा दिने :

जैवीक मलको रूपमा विभिन्न जीवाणुहरुलाई प्रयोग गरिन्छ । यी जैवीक मलहरूले माटोमा खाद्यतत्वको मात्रा बढाउनुका साथै माटोको भौतीक गुणमा पनि सुधार ल्याउदछन् । यीनको प्रयोगबाट रासायनिक मलबाट जस्तो माटोलाई कुनै नकारात्मक असर पनि पढैन । जैवीक मलको प्रयोग गर्दा निम्न कुरामा ध्यान पुऱ्याउने ।

- कोसेबालीहरु *Rhizobium* को उपयुक्त strain ले बीउ उपचार गरेर मात्र रोप्ने ।
- पानी पर्याप्त हुने ठांउमा एजोला मल बनाएर प्रयोग गर्ने ।
- उपयुक्त बालीहरुमा माइकोराइजाको प्रयोग गर्ने ।
- उपयुक्त बालीहरुमा Free Living bacteria जस्तै *Azotobacter*, *Azospirillum* प्रयोग गर्ने ।

५) जैवीक विषादिको प्रयोगलाई बढावा दिने :

लामो समयसम्म माटोमा रहिरहने खालका विषादिहरुको निरन्तर प्रयोग गर्दा माटोका अत्यावस्यक जीवाणुहरु मर्न गइ माटोको उर्वराशक्ति घट्न जान्छ । त्यसैले जैवीक विषादिहरुको प्रयोग गरी रासानिक विषादिको प्रयोगलाई कम गर्नु पर्छ ।

६) गोठेमल र कम्पोष्टको सुधार गरी प्रयोग गर्ने :

रासायनिक मलको बहदो प्रयोगले माटोको अम्लियपन बढने, भौतीक अवस्था बिग्राउ जाने, सुक्ष्म तत्वहरुको मात्रा घट्दै जाने कारणले गर्दा माटोको उर्वराशक्ति कायम राख्न गोठेमल, कम्पोष्टमल र हरियोमलको प्रयोग बढाउनु जरुरी छ । बोकासीमल र गड्यौलीमलको प्रयोगको साथै प्राविधिक

हुँगले तयार पारिएको गोठेमल वा कम्पोष्टको प्रयोग गर्न सकेमा खाद्यतत्वको नोक्सानी कम गर्नुका साथै रासायनिक मलको अनाबस्यक प्रयोगलाई कम गर्न सकिन्छ ।

७) गोबरग्यास प्रविधिलाई व्यापक बनाउने :

हाम्रो देशमा गुँझाको रूपमा प्रसस्त मात्रामा विरुवाको खाद्यतत्व र प्रांगारिक पदार्थको नोक्सान भइराखेको छ । गोबरग्यासको प्रयोगबाट आगो बाल्ने र विरुवामा मल प्रयोग गर्ने दुवै काम गर्न सकिने भएकोले यो प्रविधिको विस्तार नेपालका लागि अत्याबस्यक छ । मान्छेको दिसा पनि चर्पीबाट गोबरग्यास टंकीमा मिसाइने हुनाले गोबरग्यासबाट मान्छेको दिसाको पनि उचीत सदुपयोग हुने हुन्छ ।

८) आई.पी.एन.एस. पद्धती अपनाउने :

माथि उल्लेखित तरीकाबाट मात्रै बढ्दो जनसंख्याको लागि आबस्यक पर्ने मात्रामा खाद्यान्त उत्पादन गर्न असम्भव पनि हुन सक्दन । यस्तो अवस्थामा रासायनिक मलको प्रयोग गर्नुको अर्को कुनै विकल्प हुन सक्दैन । यस्तो अवस्थामा आई.पी.एन.एस. पद्धती अनुसार प्रांगारिक पदार्थबाट नफुगेको खाद्यतत्वको मात्रा समुचित तवरलै पुर्ती गर्न रासायनिक मलको प्रयोग गर्न सकिन्छ ।

उल्लेखीत कुराहरुमा ध्यान दिई अवलम्बन गर्दा माटोको उर्वराशति व्यवस्थापन हुन्छ ततपश्चात स्वच्छ तथा प्राङ्गारिक कृषि उपजको उत्पादकत्व बढ़िमा कुनै दुविधा छैन ।